

विस्मल्लाहिरहमानिरहीम

इस्लाम र मुसलमान

इस्लाम अर्वा शब्द हो जसको अर्थ हुन्छ शान्ति , शुद्धता , प्रतिग्रहण , समर्पण र वचनबद्धता । यस प्रकार इस्लाम धर्म अल्लाहको मार्गदर्शन् र उसका शिक्षाहर्फ़ को पूर्ण प्रतिग्रहण हो । मुसल्मान त्यो हो जुन मुक्तभाव सित स्वेच्छापूर्वक यो स्वीकार गर्दछ कि अल्लाह (ईश्वर) एउटै छ उही सर्वशक्तिमान हो , तथा जसले आफ्नो सम्पूर्ण जीवनलाई अल्लाहबाट उतारिएका शिक्षाहर्फ़ अनुसार ढाल्नका लागि भरपूर प्रयत्न गर्दछ । त्यो यस्तो सामूहिक संस्थाहर्फ़ को निर्माण का लागि पनि कार्य गर्दछ । जसमाथि अल्लाहको मार्गदर्शनको पूरा छाप हुन्छ । इस्लामको लागि मुहम्मदवाद र मुस्लिमको लागि मुहम्मदन् एउटा नरामो प्रयोग हो । जुनून यसको आत्माको एकदम उल्टो छ । एउटै सन्देश :- इस्लाम कुनै नयाँ धर्म होइन । यो एउटै सन्देश हो जुन विभिन्न सन्देशवाहकहर्फ़ शारा अल्लाहको तर्फबाट प्रसारित भइरहेको छ । अल्लाहको भनाई छ । ((भनी देउ कि हामीले अल्लाह माथि र त्यस् थोक माथि ईमान ल्याएँ जुन हामीहर्फ़ माथि उतारिएको छ र त्यस् थोक माथि पनि जुन इब्राहीम , इस्माईल , इस्हाक र याकूब तथा उनीहर्फ़ को सन्तानमाथि उतारिएको खियो र त्यस् थोक माथि पनि जुन मूसा , ईसा , र अर्का सन्देशवाहकहर्फ़लाई उनको पालन्कर्ताको तर्फ बाट दिइयो । हामी उनीहर्फ़ मध्ये कसैको बीचमा कर्ने फरक् गर्दैनौं र हामी उसैको (अल्लाहको) मुस्लिम (आज्ञाकारी) छौं । (आलेइमरान) यहि इस्लाम हो जुन व्यापक , पूर्ण र अन्तिम १५मा हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम् माथि अवतारित गरियो । हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम् जुन अब्दुल्लाहका छोरा हुन् अरबको शहर मक्कामा जन्मेका हुन र हजुरको स्वर्गरोहण मदीनामा भयो । हजुर पछि अहिले कुनै नयाँ सन्देशवाहक (पैगम्बर) अथवा नवी जन्मिने छैन । हजुरका आचरण र कार्यावधि मानव जातिका लागि राम्रो नमना हो । हजुरको सन्देश अन्तिम र निर्णयकृती सम्पूर्ण मानिसहर्फ़ को लागि हो । जसले अल्लाहमा (ईश्वरमा) विश्वास राख्दछन् ।

इस्लामका पाँच स्तंभ :- ती हर एक कार्य जुन यो सम्भेर गरिन्छ कि यसमा अल्लाहको प्रसन्नता निहित छ , इस्लाम त्यसलाई इबादत (पूजा) भन्दछ । त पनि यस इबादत(पूजा) का विशिष्ट तथा विभिन्न कार्यहर्फ़ १५ । जसलाई इस्लामका स्तम्भ भनिन्छ । यिन्ले अद्यात्मिक जीवनको ढाँचालाई निश्चित गर्दछन् । जुन यस प्रकार छन् ।

१. ईमान (विश्वास) को गवाही :- म गवाही दिन्छु कि अल्लाह बाहेक कोही पूजनीय छैन र मुहम्मद स. अ. व. उसको सेवक तथा रसूल (सन्देशटा) हुन । हजुर मुहम्मद स.अ.व.को शुभ आदर्श जीवनीलाई सामुनेमा राखियोस ।

२. नमाज (सला) :- नमाजहर्फ़ दिनमा पाँच पटक् हर एक मुसल्मानलाई अल्लाहको निर्धारित कर्तव्यको १५मा अदा गर्नु अनिवार्य छ । यी नमाजहर्फ़ले अल्लाहमा विश्वासलाई भन्न बलियो बनाउँदछ र मानवलाई श्रेक्ष्ण चरित्र अपनाउनका लागि उमार्दछ ।

यसले मन्त्राई शुद्ध बनाउँदछ र बेइमानी र गुनाह (पाप) को कामबाट रोकदछ ।

३. रमजानको रोजा(सौम) (बर्त बस्नु) :- रोजाको अर्थ हुन्छ खान, पिन् र स्त्रीगमनको मिनाही विहान भोर देखि सूर्य अस्ताउने सम्म । रोजाले गलत सुभाव र गलत इच्छाहर्फ़ माथि पनि नियन्त्रण गर्दछ । रोजाले प्रम शुद्धता र भक्तिभाव पैदा गर्दछ । रोजाले शुद्ध समाजिक चेतना , धैर्य, निस्वार्थता, र मनोबल्लाई बढावा दिन्छ ।

४. जुङ्कात (धर्मादाय) :- जकात भनेको वर्ष भरिमा जम्मा गरेको बचत आयको २.५साठे दुई प्रतिशत फिकेर समाजका निर्धन मानिसहर्फ़ माथि खर्च गर्नु हो ।

५. हज :- जुन मुसलमान मार्ग व्यय आदिमा सक्षम छ, त्यसको लागि अनिवार्य छ कि त्यो सम्पूर्ण जीवनमा एकपटक मक्कामा स्थित कावाको तवाफ परिकमा)गरोस तथा हजका अनेकौं आधार , क्रियाक्रम, तथा रितिरिवाजलाई पूरा गरोस ।

तौहीद (एकेश्वरवाद) :- इस्लामले एउटा अल्लाह (ईश्वर) र त्यसको सम्प्रभुत्वको धारण प्रस्तुत गर्दछ । यसैबाट सम्पूर्ण सृष्टिमा मानवको उचित हैरियत पनि निर्धारित हुन्छ । यो धारण मानवलाई हरएक किसिमको डर , भय र अन्यविश्वास बाट मुक्ति दिलाई दिन्छ । जति खेर त्यो सोच्दछ कि सर्वशक्तिमान अल्लाह आफनो गान , इलम तथा सुनने हेरने अधारले हरएक ठाउँमा उपस्थित हुन्छ र मानवलाई त्यसैको भएर रहनु पर्दछ । यो विचार मात्र सिद्धान्तमा होइन वर्त व्यवहारमा पनि व्यक्त हुनु पर्दछ । विश्वास मात्र प्रयाप्त हुँदैन । एउटा अल्लाहमा विश्वासको आवश्यकता छ कि हामी सम्पूर्ण मानिसलाई एउटा परिवार सम्झौं र अल्लाहलाई यिनी सबैका संरक्षक तथा कर्ता-धर्ता सृष्टिकर्ता र पालनकर्ता । इस्लाम प्रतिष्ठित जनहर्फ़ को कुनै पनि विचारको खण्डन गर्दछ । त्यसको नजीकपा महत्व छ भने जसले अल्लाहमाथि ईमान ल्याए र त्यसै अनुसार व्यवहारिक जीवनलाई व्यतीत गर्दछ । यस प्रकार विना कुनै माध्यमको अल्लाहबाट हर एकको लागि यो ढोका खुल्ला छ । अल्लाह सम्पूर्ण सृष्टिको जन्मदाता र पालनकर्ता मात्र होइन वर्त साथै त्यही विद्याता , पथपर्दशक तथा न्यायकर्ता पनि हो । सबै मानिसलाई त्यसैको पासमा फर्केर जानुछ र यस संसारमा जे सबै गरिरहेका छन् त्यसको हिसाब किताब दिनुछ । जसले सत्यतिर लाग्यो र त्यसै अनुसार कर्म गन्यो भने त्यहाँ त्यसलाई पुरस्कार मिल्ने छ र जसले असत्य तथा अन्यायलाई ग्रहण गन्यो उसले त्यसको सजा पाउनेछ ।

अल्लाहले मानवको दुआ (प्रार्थना) लाई सुन्न र त्यसको महत गर्दछ जसले राम्रो कामको लागि महत मार्गदछ । त्यो अति दयावान र कृपाशील छ । पूर्ण निष्ठाको साथ कुनै पनि व्यक्ति लोगने होस वा आईमाई नयाँ जीवनको आरम्भ गर्न सक्दछ ।

मनुष्य , स्वतन्त्र जीव :- मानव अल्लाहको सर्वश्रेष्ठ रचना हो त्यो आफ्नो लागि बाटो आँकै खोज्दछ । उच्चतम धर्मताहर्फ़ दिनु का साथै त्यसलाई इच्छा , कर्म र चयनमा स्वतन्त्र गरि दिएको छ र अल्लाहले उसलाई सोभो बाटो पनि बताई दिएको छ र मौसुफ मुहम्मद स. अ. व. को पुण्य जीवन व्यवहारको आदर्श पनि प्रस्तुत गर्दछ । मानवको

सफलता र मुक्ति त्यसलाई अपनाउने र त्यसलाई पालन गर्नुमा नै छ । इस्लाम मानव व्यक्तिको शुद्धताको शिक्षा दिन्छ र हर एकलाई चाहे त्यसको सम्बन्ध कुनै पनि जाति समुदाय सित होस स्त्री होस अथवा पुरुष समान अधिकार प्रदान गर्दछ ।

अल्लाहको कानुन जुन कुरआनमा मौजूद छ र जुन सन्देशवाहक हजुर मुहम्मद स. अ. व. को जीवन आदर्शमा पाइन्छ हर एक अवस्थामा श्रेक्ष्ण छ । यो समान १५मा लागू हुन्छ चाहे कोही सानो होस अथवा ठूलो , राजा होस वा प्रजा पूर्जीपति होस वा किसान ।

कुरआन र हडीस :- कुरआन अल्लाहको अन्तिम वाणी हो । विश्वास वा आस्थाको कुरा होस , अथवा चरित्र वा आचरणको , मानवताको इतिहास हो , या उपासना , गान र विवेका कुराहर्फ़ होस वा अल्लाह सित मानिसको सम्बन्ध वा मानवको मानवबाट सम्बन्ध होस कुरआन हर एक पहलूमा बहस गर्दछ । यस्तो सावधानी शिक्षाहर्फ़ जसमाथि सामाजिक न्याय , अर्थ व्यवस्था , राजनीति , विधि-निर्माण , न्याय शास्त्र , कानून र अन्तर्राष्ट्रीय सम्बन्धी भवनहर्फ़ कायम गर्न सकिन्छ । यी पवित्र कुरआनको केहि प्रमुख विषयहर्फ़ १५ ।

सन्देशवाहक मौसुफ मुहम्मद स. अ. व. अनपढ व्यक्ति हुनु हुन्थिए । जसले लेख पढ गर्न सक्दैन्यिए । तर पवित्र कुरआनलाई हजुरका अनुयायीहर्फ़ले कठस्थ गरेर अथवा लिपि बढ्द गरेर सुरक्षित गरिसके र यी सकै हजुरको निगरानीमा र हजुरको समयमा नै भयो । कुरआनको मूल र सम्पूर्ण प्रतिलिपि अर्वा भाषामा पाउन सकिन्छ , जसमा त्यो उतारियो र त्यसको अनुवाद व्यापक १५मा अधिकाश भाषामा पाइन्छ । सन्देशवाहक मौसुफ मुहम्मद स. अ. व. का शिक्षाहर्फ़ , बचन र कर्मलाई हडीस भनिन्छ । जसलाई पूर्ण सतर्कता र सावधानीको साथ व्यापक श्रद्धालू सारीहर्फ़ले संग्रहित र प्रचारित गरे । यी ह दीसहर्फ़ कुरआनका श्लोकहर्फ़को व्याख्या पनि हो र स्पष्टी करण पनि हो ।

इबादत के हो ? इस्लामले न त मात्र धार्मिक परम्परा तथा रितिरिवाजलाई अदा गर्ने र जीवनलाई व्यतीत गर्दछ । यसले नीयत् र कर्म दुवै माथि जोड दिन्छ । अल्लाहको उपास्ना यो पनि हो कि अल्लाहको बारेमा □गान प्राप्त गर्नु तथा उहाँ सित प्रेम गर्नु । जीवनको हर एक क्षेत्रमा उसको माथि हिँडनु । राम्रो कामलाई अपनाउनु र नरामो कामबाट थिमनु । अल्लाहको बाटोमा माल खर्च गर्नु , न्याय सित काम लिनु र मानव जातिको सेवा गरेर उसलाई प्रसन्न गर्नु । कुरआनले यस विचारलाई निम्न आयत (श्लोक) मा प्रस्तुत गर्दछ । ((नेकी (पुण्य र वफादारी यो होइन कि मात्र तिमी आफ्नो अनुहारलाई पूर्व अथवा पश्चिम तिर गन्यो वर्त पुण्य र वफादारी त यो हो जसले अल्लाह (ईश्वर) माथि र प्रलयको दिन माथि , र फरिष्टाहर्फ़ (देवदूतहर्फ़) प्रति , ईश्वरीय ग्रन्थ माथि र सन्देशवाहकहर्फ़ माथि विश्वास राख्दछ र माल त्यसको (स्वभाविक) ममता भए पनि नातेदारहर्फ़ , गरीब गुरुवाशर्फ़ , मुसाफिरहर्फ़ र मगत्तेहर्फ़लाई दिन्छ , र दासलाई मुक्ति गराउनमा खर्च गर्दछ र नमाज (सलात) कायम गर्दछ र जकात दिन्छ , र कुनै बचन दिएको हो भने पूरा गर्दछ र शारीरिक कष्टहर्फ़ तथा निर्धन हुने अवस्थामा र

अल्लाहको बाटोमा युद्धको बेला धैर्यपूर्वक काम लिन्छ । यी सच्चा मानिसहरू हुन् र यी मासिहरू अल्लाह सित डराउने वाला हुन । (सूरा अल्बकरा १७)

इस्लामी जीवन व्यवस्था :- इस्लामी जीवनको सम्पूर्ण क्षेत्रहरूमा सबै मानिसहरूलाई निश्चित प्रभाग मार्गदर्शन गर्दछ । इस्लामको यो मार्गदर्शन पूर्ण र व्यापक छ, र जीवनको समाजिक, आर्थिक तथा राजनैतिक, वा अध्यात्मिक सबै पहलूहरूमा ओगटेको छ । कुरआनले मानवलाई यो याद गराउन्छ कि धर्ती माथि उसको जीवनको उद्देश्य के हो ? र उसको आफ्नो निजी बाल बालिका, नातेदार, उसको आफ्नो समुदाय, साथी र आफ्ना सम्प्रदाय प्रति उसको हक र कर्तव्य के हो ? मानवलाई उद्देश्य पूर्ण जीवन विताउनको लागि अनिवार्य मार्गदर्शन गरेर त्यसलाई छार्ड दिएको हो कि त्यसले आफ्नो जीवनमा यी उच्च विचारहरूलाई व्यवहारिक प्रभाव सकोस । इस्लामको नजरमा मानव एउटा (कुल) खानदान अविभाज्य इकाई हो । विखरेको र प्रतिकूल अंशहरूको योग होइन । मानव जीवनको दुइटा भाग लौकिक र धार्मिक यी छुट्टा छुट्टै भाग होइनन् वरून मानव आस्तित्व र उसको स्वभावमा दुवै एकत्रित छन् ।

ऐतिहासिक पृष्ठ भूमि :- हजरत मुहम्मद स.अ.व. सन ५७०मा अरबको शहर मक्काको एउटा प्रतिष्ठित परिवारमा जन्मिनु भयो । ४० वर्षको उमेरमा हजुरमाथि वट्य (ईश्वारी वा कुरआन) उतारियो । हजुरले र हजुरका अनुयायीहरूले जसरी इस्लामको आह्वान गरे त्याति खेरै उहाँहरूलाई सताइयो दुख यातनाहरू दियो र कठिनाइहरू गरियो । अन्ततः अल्लाहको आदेशले हजुरले मदीनाको तर्फ हिजरत (प्रवास) गर्नु भयो । २३ वर्षको सानो समयमा रिसालत् (ईश्दूतत्व) को मिशनलाई पूरा गरेर ६३ वर्षको उमेरमा आफ्ना पालनकर्ता संग भेट्नु भयो ।

हजुरले आफ्नो मृत्यु पछि धन माल छाडनु भएन । हजुरले एउटा पूर्ण जीवन विताउनु भयो । जुन सम्पूर्ण मानिसहरूको लागि आदर्श स्पर्श छ । हजुरको जीवनबाट हामीलाई थाहा हुन्छ कि व्यवहारिक जीवनमा कुरआनको शिक्षाको अर्थ के हो र उसलाई कसरी चरित्रार्थ गर्न सकिन्छ ?

इस्लामको बौद्धिक अपील :- इस्लाम सत्यको बयान गर्नको लागि स्पष्ट प्रत्यक्ष शैली अपनाउँदछ । जसमा गान र विद्याको हरएक विद्यार्थीको लागि असाधारण अपील छ । इस्लाम जीवनको सम्पूर्ण समस्याहरूको समाधान हो र त्यो एउटा राम्रो र पूर्ण जीवन तिर हाम्रो मार्गदर्शन गर्दछ ।

इसलाम-वर्तमान समस्याहरूको समाधान हो

मानव भ्रातृत्व :- वर्तमान युगको मनुष्यको एउटा ठूलो समस्या जसको उसलाई अहिलेको समयमा सामना गर्न परिहेको छ त्यो वर्ण भेद भावको समस्या हो । भौतिक दृष्टिले विकाशित राष्ट्रहरूले मानवलाई चन्द्रमामा पठाउन् सकदछन् तर तिनी मानवलाई मानव प्रति धूणा र युद्धबाट रोक्न सक्दैनन् । इस्लामले अधिलो चौदह सय वर्ष देखि व्यवहारिक प्रभावाट यो मार्गदर्शन गरिरहेको छ, कि वर्ण भेदलाई कसरी समाप्त गर्न सकिन्छ । हरएक वर्ष हजको मौकामा

सम्पूर्ण नस्लहरू र जातिहरूको आपसी भाई चारगीमा जुडन जानु इस्लामी चमत्कारलाई खुल्ला आँखाबाट हेर्न सकिन्छ ।

परिवार :- परिवार जुन संस्कृति वा सभ्यताको मूल इकाई हो उसलाई अनेकौं पश्चिमी देशहरूमा विखरेको र टुकरेको हेर्न सकिन्छ । इस्लामको परिवार पोई, जोई, बच्चाहरू र नातेदारहरूको अधिकारहरूमा सुन्दरतम सन्तुलन पैदा गरिन्छ । इस्लाम मनुष्यको निस्वार्थभाव, नम्रता, र प्रेमको परिवारिक व्यवस्थामा पल्टै बढै साथै अग्रसर हुन्छ ।

जीवनको अखिञ्चित दृष्टिकोण :- मानव आफ्नो जीवनको दृष्टिकोणको अनुसार जीवन विताउँछ । धर्म निर्पक्ष समाजको ट्रेजडी यो हो कि त्यो जीवनको विभिन्न भागहरूलाई एक अर्को संग जोडन सकिदैन । लौकिक र धार्मिक, वैज्ञानिक र अध्यात्मिक जीवनको अनेक भाग एक अर्का संग टकराउँछ । इस्लाम यस टकरावलाई समाप्त गर्दछ । जीवनको बारेमा इस्लामी दृष्टिकोण समर्पिता पैदा गर्दछ ।

समाप्त

सन्तुलनकर्ता :- अन्तर्राष्ट्रिय मुस्लिम युवा सङ्घ

नेपाली अनुवादक :- अबू फैसल/आविद बिन सनाउल्लाह मदनी
उनैजा इस्लामिक सेन्टर सऊदी अरब

प्रकाशक

इस्लामिक सेन्टर उनैजा अलकपीम पोस्ट बाक्स न० ८०८
फोन न० - ०६-३६४४५०६-३६५४००४

NO: 1
5

इस्लाम को परिचय

ما هو الإسلام؟ باللغة النيلية

प्रकाशक

उनैजा इस्लामिक सेन्टर अलकपीम

पोस्ट बाक्स न० ८०८ पोस्ट बाक्स न० - ०६-३६४४५०६-३६५४००४
सऊदी अरब

UNAIZAH ISLAMIC CENTER ALQASEEM

POST -BOX -NO-808 TEL- 06-3644506-

3654004 K.S.A.

